



नेपाल सरकार
गृह मन्त्रालय

ईलाका प्रशासन कार्यालय

033-563266, 564622 033-563266
Website: www.aalohan.moha.gov.np
Email: aalohan@moha.gov.np
aalohan@gmail.com

लहान, सिराहा

पत्र संख्या: २०८१।०८२

च.नं.: १५०९



मिति: २०८२।०९।०७

नेपाल सम्वत: १९४५

विषय:- स्वतःप्रकाशन (Proactive Disclosures) को विवरण पठाइएको ।

श्री जिल्ला हुलाक कार्यालय,
सिराहा ।

प्रस्तुत विषयमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम आ.व.२०८१।०८२ को माघ देखी चैत्रमसान्तसम्मको (तेस्रो त्रैमासिक) सम्पादन गरिएको कार्यहरूको प्रगति विवरणको स्वतःप्रकाशन (Proactive Disclosures) यसै पत्र साथ संलग्न राखी पठाइएको व्यहोरा अनुरोध छ ।

बोधार्थ:

श्री जिल्ला प्रशासन कार्यालय, सिराहा ।

.....
(गोकर्ण राज सुयल)

कार्यालय प्रमुख (उपसचिव)

गोकर्ण राज सुयल
कार्यालय प्रमुख (उपसचिव)

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी
नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

आ.व. २०८१।०८२ को माघ देखि चैत्रमसान्तसम्मको
तेस्रो त्रैमासिक सम्पादन गरिएको कार्यहरूको प्रगति विवरण

सुदीप
१/६

स्वतःप्रकाशन

(Proactive Disclosures)



नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय
लहान, सिराहा

भनाई

सार्वजनिक सरोकारका विषयमा सम्बन्धमा आवश्यक सूचना तथा जानकारीहरुमा नागरिकको सरल र सहज पहुँचलाई सूचनाको हकका रूपमा लिइन्छ । सूचनाको हकले मौलिक हकका रूपमा मानव अधिकारको प्रवर्द्धन र लोकतन्त्र संस्थागत गर्न साथै आर्थिक अनुशासन कायम गर्दै नागरिक सहभागिता र खुल्ला सरकारको मान्यता प्रवर्द्धन गर्न सहयोग गर्दछ । यसले नागरिक सशक्तीकरण गर्दै शासकीय मूल्य मान्यताको प्रवर्द्धन गर्दै सुशासन कायम गर्न सूचकको काम गर्दछ ।

नेपालको संविधानको धारा २७ मा रहेको नागरिकको सूचनाको हकको भावना बमोजिम सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम (३) बमोजिम प्रत्येक सार्वजनिक निकायले आफ्नो कार्यालयबाट भए गरेका कार्यहरुको प्रगति विवरण तथा सम्बन्धित सूचनाहरु अद्यावधिक गरी राख्नु पर्ने र प्रत्येक ३/३ महिनामा Website वा अन्य माध्यमबाट सार्वजनिक गर्नु पर्ने कानूनी व्यवस्था छ । सोही व्यवस्था अनुसार यस कार्यालयबाट आ.व.२०८१।०८२ को तेस्रो त्रैमासिक प्रगति विवरण २०८१ माघ १ गते देखि २०८१ चैत्रमसान्तसम्म सम्पादन भएका कार्यहरुलाई अद्यावधिक गरी यो स्वतःप्रकाशन (Proactive Disclosure) गरिएको छ । यसबाट नागरिकले कार्यालयबाट भएका सेवा प्रवाहको प्रगति सम्बन्धमा सुसूचित हुने अपेक्षा गरिएको छ । आगामी दिनमा सूचनाको हकको सम्मान र संरक्षण गर्न, सूचनाको वर्गीकरण र अद्यावधिक गर्न, सरल र सहज रूपमा सूचना उपलब्ध गराउन, खुल्ला र पारदर्शी काम कार्यवाहीका निमित्त इलाका प्रशासन कार्यालय, लहान, सिराहा सदैब प्रतिबद्ध रहेको छ । अन्य सरकारी एवं गैरसरकारी कार्यालयहरुलाई समेत सूचनाका नागरिक सहज पहुँच पुऱ्याउन सेवा प्रवाहमा पारदर्शिता अपनाउन प्रयासरत रहदै आएको छ । अन्त्यमा, स्वतः प्रकाशन तयार गर्न खटिनु हुने यस कार्यालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु ।

मिति २०८२।०१।०७



गोकर्ण राज सुयल

कार्यालय प्रमुख (उपसचिव)

ईलाका प्रशासन कार्यालय, लहान, सिराहा

१. इलाका प्रशासन कार्यालयको स्वरूप र प्रकृया:

स्थानीय प्रशासन ऐन, २०२२ मधेश गोश्वारा सम्बन्धी प्रशासन (सामाजिक) ऐन, २०१९ मधेश गोश्वारा ऐन, २०१२ (पहाड तर्फ समेत) लागु गर्ने ऐन, २०१४ खारेज गरी स्थानीय प्रशासन ऐन, २०२८ जारी भएको हो । स्थानीय प्रशासन सम्बन्धी कानूनलाई विकेन्द्रीत प्रशासनिक व्यवस्था अनुरूप संशोधन र एकीकरण गर्न, शान्ति र व्यवस्था कायम राख्न ऐनद्वारा प्रमुख जिल्ला अधिकारीको कार्यालय रहने व्यवस्था रहेको छ । कार्यालयको नाम प्रमुख जिल्ला अधिकारीको कार्यालय, जिल्ला कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयमा रूपान्तरण भएको हो ।

नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालय, सिरहाको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा मिति २०४८ साल देखि इलाका प्रशासन कार्यालय, लहान, सिराहाको स्थापना भएको हो । मिति २०६३।१०।०५ गते बाट भएको मधेश आन्दोलनको क्रममा कार्यालय भवनको भौतिक क्षति एवं अभिलेख, कागजात एवं फर्निचरहरू जली नष्ट भएका कारण यस कार्यालयबाट सम्पादन हुने कार्यहरू जिल्ला प्रशासन कार्यालय, सिराहाबाट सम्पादन हुने गरेकोमा मिति २०६६।०४।३२ गते बाट पूर्ववत् रूपमा यस कार्यालयको पुनःस्थापना भई नियमित रूपमा कार्य सञ्चालन हुँदै आएको छ । मिति २०४८ साल देखि २०७२ वैशाखसम्म रा.प.तृतीय श्रेणी शाखा अधिकृतको नेतृत्वमा कार्यालय सञ्चालन हुँदै आएकोमा मिति २०७२।०२।०१ गते बाट रा.प.द्वितीय श्रेणी उप सचिवको नेतृत्वमा यो कार्यालय सञ्चालन हुँदै आएको छ ।

सिराहा जिल्लाको उत्तरी-पूर्वी भागमा अवस्थित ईलाका प्रशासन कार्यालय, लहान, सिराहाले लहान नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, नवराजपुर गाउँपालिकाको १ नं. वडा, लक्ष्मीपुरपतारी गाउँपालिकाको २ र ६ नं. वडा र धनगढीमाई नगरपालिकाको १२, १३ र १४ नं. वडाका सेवाग्राहीहरूलाई स्थानीय प्रशासन ऐन, २०२८, नेपाल नागरिकता ऐन, २०६३ बमोजिम प्रमुख जिल्ला अधिकारीबाट प्रत्यायोजित अधिकारको प्रयोग गरी स्थानीय प्रशासनलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाई नागरिक सेवा प्रवाह गर्दै शान्ति, सुव्यवस्था, सुरक्षा र सेवा प्रवाह गर्दै आएको छ ।

२. इलाका प्रशासन कार्यालय लहान, सिरहाको काम, कर्तव्य र अधिकार:-

स्थानीय प्रशासन ऐन, २०२८ तथा अन्य प्रचलित ऐन, नियम बमोजिम ईलाका प्रशासन कार्यालय, लहान, सिराहाको काम, कर्तव्य र अधिकार निम्न बमोजिम रहेका छन् ।

- ईलाका क्षेत्रभित्र शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्ने ।
- नेपाली नागरिकताको प्रमाणपत्र वितरण तथा विवरण अभिलेखाङ्कन गर्ने ।

- कार्यालयमा भएको नागरिकताको अभिलेखाङ्कन बमोजिम प्रतिलिपि नागरिकता जारी गर्ने ।
- नाबालक परिचयपत्र वितरण तथा विवरण अभिलेखाङ्कन गर्ने ।
- राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण अभिलेखाङ्कन गर्ने ।
- समावेशी प्रमाणित, फरक-फरक नाम, थर र जन्म मिति प्रमाणित गर्ने ।
- विद्युतीय राहदानीको सिफारिस तथा वितरण गर्ने ।
- ईलाका क्षेत्रभित्र बजार अनुगमन तथा कालोबजारी नियन्त्रण गर्ने ।
- ईलाका क्षेत्रभित्र अवैध मदिरा बिक्री वितरण तथा उत्पादन नियन्त्रण गर्ने ।
- ईलाका क्षेत्रभित्रका कार्यालयहरूको समन्वय एवं अनुगमन, रेखदेख तथा नियन्त्रण गर्ने ।
- ईलाका भित्रका जनता/बासिन्दाहरूले कानून बमोजिम ठाडो उजुरी पेश गरेमा प्रहरी तथा स्थानीय तहको समन्वयमा समाधानको लागि आवश्यक पहल गर्ने/गराउने ।
- आपुर्ति व्यवस्था तथा बजार अनुगमन सम्बन्धी संयुक्त बजार अनुगमन गरि गराई अभिलेख राख्ने र प्रतिवेदन गर्ने ।
- ईलाका कार्य क्षेत्रभित्र विपद व्यवस्थापन सम्बन्धी कार्यहरू सम्पादन गर्ने ।
- सूचना संकलन विश्वलेषण एवं अभिलेख व्यवस्थापन गरि प्रतिवेदन गर्ने ।
- ईलाका क्षेत्रभित्रका विशिष्ट र महत्वपूर्ण स्थलको सुरक्षा व्यवस्था मिलाउने ।
- प्रचलित कानूनद्वारा निर्देशित विषयहरूमा न्याय निरूपण गर्ने ।
- प्रचलित कानून र नेपाल सरकारद्वारा निर्देशन भएबमोजिम अन्य काम कारवाही गर्ने ।

३. ईलाका प्रशासन कार्यालय, लहान, सिराहाको संगठन संरचना र कार्य विवरण:

३.१ ईलाका प्रशासन कार्यालय, लहान, सिराहाको दरबन्दी:

सि.नं.	कर्मचारीको पद	श्रेणी	स्वीकृत दरबन्दी	पद पूर्ति	कैफियत
१	कार्यालय प्रमुख	रा.प.द्वितीय	१	१	
२	शाखा अधिकृत	रा.प.तृतीय	२	१	१ जना रिक्त
३	नायव सुब्बा	रा.प.अनं.प्रथम	३	३	
४	लेखापाल	रा.प.अनं.प्रथम	१	१	
५	कम्प्यूटर अपरेटर	रा.प.अनं.प्रथम	१	१	
६	खरिदार	रा.प.अनं.द्वितीय	१	१	
७	हलुका सवारी चालक	श्रेणी विहिन	१	१	सेवा करार
८	कार्यालय सहयोगी	श्रेणी विहिन	३	३	सेवा करार

३.२ ईलाका प्रशासन कार्यालय, लहान, सिराहामा कार्यरत कर्मचारीको विवरण:

सि.नं.	कर्मचारीको नाम, थर	पद	मोबाइल नम्बर	कैफियत
१	गोकर्ण राज सुयल	कार्यालय प्रमुख (उपसचिव)	९८५२८३३२६६	
२	सन्तोष राय	शाखा अधिकृत	९८५२८३३२६७	
३	कुल बहादुर मिझार	नायब सुब्बा	९८४२८४६७२३	
४	शशी कुमार चौधरी	नायब सुब्बा	९८१४७७४८७२	
५	धर्मेन्द्र खड्गा	नायब सुब्बा	९८०१५०२८९५	
६	राजदेव यादव	लेखापाल		
७	राम प्रसाद महतो	कम्प्यूटर अपरेटर	९८५२८३३०५०	
८	रूपक कुमार साह	खरिदार	९८१४८३७८३९	
९	कृष्ण कुमार मण्डल	हलुका सवारी चालक	९८६७९८३०३८	
१०	धर्मेन्द्र यादव	कार्यालय सहयोगी	९८१४७८२६३६	
११	बिरेन्द्र चौधरी	कार्यालय सहयोगी	९८१३८३५३४७	
१२	सुरज कुमार चौधरी	कार्यालय सहयोगी	९८१४७९८८०८	

३.३ ईलाका प्रशासन कार्यालय, लहान, सिराहामा रहेका राष्ट्रिय परिचयपत्रको स्थायी स्टेशनमा कार्यरत कर्मचारीको विवरण:

सि.नं.	कर्मचारीको नाम, थर	पद	मोबाइल नम्बर	कैफियत
१	मोहन कर्ण कार्की	विवरण दर्ता अपरेटर	९८४१६६१८०८	
२	अशोक कुमार साह	विवरण दर्ता सहयोगी	९८१६७९९१४५	

३.४ ईलाका प्रशासन कार्यालय, लहान, सिराहाका कर्मचारीहरूको कार्य विवरण:

जिल्ला प्रशासन कार्यालय, सिराहाका प्रमुख जिल्ला अधिकारीज्यूबाट प्रत्यायोजित अधिकार र प्रचलित ऐनकानूनको अधिनमा रही तपसिल बमोजिमका कार्यहरू:

- ईलाका क्षेत्रभित्र शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्ने ।
- नेपाली नागरिकताको प्रमाणपत्र वितरण तथा विवरण अभिलेखाङ्कन गर्ने ।
- कार्यालयमा भएका नागरिकताको अभिलेख बमोजिम प्रतिलिपि नागरिकता जारी गर्ने ।
- नाबालक परिचयपत्र वितरण तथा विवरण अभिलेखाङ्कन गर्ने ।
- राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण अभिलेखाङ्कन गर्ने ।

- समावेशी प्रमाणित, फरक-फरक नाम, थर र जन्म मिति प्रमाणित गर्ने ।
- राहदानीको सिफारिस तथा वितरण गर्ने ।
- ईलाका क्षेत्रभित्र बजार अनुगमन तथा कालोबजारी नियन्त्रण गर्ने ।
- ईलाका क्षेत्रभित्र अवैध मदिरा बिक्री वितरण तथा उत्पादन नियन्त्रण गर्ने ।
- ईलाका क्षेत्रभित्रका कार्यालयहरूको समन्वय एवं अनुगमन, रेखदेख र नियन्त्रण गर्ने ।
- ईलाका भित्रका जनता/बासिन्दाहरूले कानून बमोजिम ठाडो उजुरी पेश गरेमा प्रहरी तथा स्थानीय तहको समन्वय लिई समाधानको लागि आवश्यक पहल गर्ने/गराउने ।
- आपूर्ति व्यवस्था तथा बजार अनुगमन सम्बन्धी संयुक्त बजार अनुगमन गरि गराई अभिलेख राख्ने र प्रतिवेदन गर्ने ।
- सूचना संकलन विश्लेषण एवं अभिलेख व्यवस्थापन गरि प्रतिवेदन गर्ने ।
- ईलाका क्षेत्रभित्रका विशिष्ट र महत्वपूर्ण स्थलको सुरक्षा व्यवस्था मिलाउने ।
- प्रचलित कानूनद्वारा निर्देशित विषयहरूमा न्याय निरूपण गर्ने ।
- प्रचलित कानून र नेपाल सरकारद्वारा निर्देशन भएबमोजिम अन्य काम कारवाही गर्ने ।

४. ईलाका प्रशासन कार्यालय, लहान, सिराहाबाट प्रदान गरिने सेवाहरू:-

४.१ स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा:

- शान्ति सुरक्षासम्बन्धि सक्कलै निवेदन ईलाका प्रहरी कार्यालयमा आवश्यक कार्यार्थ र प्रतिवेदन लिने ।
- समावेशी (मधेशी, दलित, आदिवासी-जनजाति) प्रमाणित ।
- नागरिकता प्राप्त गर्ने उमेर पुरा नभएका नेपाली नागरिकका नाबालक सन्ततीलाई नाबालक परिचयपत्र जारी गर्ने ।
- मासिक प्रतिवेदन, त्रैमासिक प्रतिवेदन, अर्धवार्षिक प्रतिवेदन र वार्षिक प्रतिवेदनहरू तयार गरी अभिलेख राख्ने र जिल्ला प्रशासन कार्यालय, सिराहा पेश गर्ने ।
- आफु मातहतका कर्मचारीहरूको सुपरिवेक्षक भई कार्य सम्पादन मूल्याङ्कन गर्ने ।
- आपूर्ति व्यवस्था तथा बजार लगायत तोकिएका क्षेत्रहरूको अनुगमन गरी अभिलेख राख्ने र जिल्ला प्रशासन कार्यालय, सिराहामा प्रतिवेदन पेश गर्ने ।
- फरक-फरक नाम, थर र जन्ममिति प्रमाणित गर्ने ।
- यस कार्यालयमा प्राप्त बजेटको सिमाभित्र रहेर कार्यालयको जिन्सी व्यवस्थापन गर्ने ।
- कार्यालयगत चिठीपत्र दर्ता र चलानी गर्ने ।

४.२ नयाँ नागरिकता तथा प्रतिलिपि शाखा:

- वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण ।

- वैवाहिक अङ्कित नेपाली नागरिकताको प्रमाणपत्र वितरण ।
- कर्मचारी परिवारको नाताले दिइने नेपाली नागरिकताको प्रमाणपत्र वितरण ।
- कार्यालयमा भएका नागरिकताको अभिलेख बमोजिम प्रतिलिपि नागरिकता जारी गर्ने ।
- यस कार्यालयमा कायम रहेका नागरिकता सम्बन्धि अभिलेख अन्य जिल्ला/ईलाका प्रशासन कार्यालय वा निकायबाट माग भई आएमा वा सरोकारवाला व्यक्तिले प्रयोजन खुलाई माग गरेमा विवरण भिडाई अभिलेख दिने ।
- यस कार्यालयमा कायम रहेका पुरानोनागरिकता सम्बन्धि अभिलेखहरू कम्प्युटरकृत गर्नेतथा अभिलेख दुरुस्त राख्ने ।

४.३ विद्युतीय राहदानी तथा नविकरण शाखा:

- विद्युतीय राहदानी फाराम संकलन गरी रुजु (Verification) गर्ने ।
- विद्युतीय राहदानी फाराम रुजु भएकार बैंक भौचर दाखिला भएमा Enrollment गर्ने ।
- विद्युतीय राहदानी फाराम रुजु र Enrollment भएमा Validation गर्ने ।
- राहदानी विभागबाट पठाइएका विद्युतीय राहदानी वितरण गर्ने ।

४.४ राष्ट्रिय परिचयपत्र शाखा:

- नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिहरूको वैयक्तिक तथा जैविक विवरण संकलन गर्ने ।
- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट पठाइएका राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण संशोधन गर्ने ।

४.५ आर्थिक प्रशासन शाखा:

- राजस्व तथा विनियोजनको कारोवार, लेखाङ्कन, प्रतिवेदन र परिक्षण गर्ने/गराउने ।
- राहदानी लगायत अन्य राजस्व संकलन गर्ने ।
- आर्थिक प्रशासन सम्बन्धि मासिक प्रतिवेदन, त्रैमासिक प्रतिवेदन, अर्धवार्षिक प्रतिवेदन र वार्षिक प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेश गर्ने ।

४.६ अन्य:

- विपद व्यवस्थापन सम्बन्धी प्रतिकार्य योजना तर्जुमा गर्न समन्वय गर्ने ।
- सवारी/यातायात दुर्घटना न्यूनिकरण सम्बन्धी कार्य गर्ने ।
- संवद्ध कार्यालय र कार्यक्रमको अनुगमन गरी गराई प्रतिवेदन गर्ने ।
- कार्यालय परिसर र कार्य स्थललाई सेवा मैत्री तुल्याउने, वातावरणीय सरसफाई प्रति मातहतका कर्मचारी र सेवाग्राहीलाई उत्प्रेरित गर्ने ।
- प्रमुख जिल्ला अधिकारीज्यूबाट भएका आदेश कार्यान्वयन गर्ने गराउने ।

५. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार सम्बन्धित शाखाका कर्मचारीको विवरण:-

सि.नं.	शाखाको नाम	कर्मचारीको नाम, थर	पद	मोबाइल नम्बर	कैफियत
१	स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा	शशी कुमारचौधरी	नायब सुब्बा	९८१४७७४८७२	
		विरेन्द्रचौधरी	कार्यालय सहयोगी	९८१३८३५३४७	
२	नयाँ तथा प्रतिलिपिनागरिकता शाखा	कुल बहादुर मिझार	नायब सुब्बा	९८४२८४६७२३	
		रूपक कुमार साह	खरिदार	९८१४८३७८३९	
		राम प्रसाद महतो	कम्प्यूटर अपरेटर	९८५२८३३०५०	
		धर्मेन्द्र यादव	कार्यालय सहयोगी	९८१४७८२६३६	
		सुरज कुमार चौधरी	कार्यालय सहयोगी	९८१४७९८८०८	
३	आर्थिक प्रशासन शाखा	राजदेव यादव/ शंकर कुमार साह	लेखापाल	९८५२८३४७२६	
४	राष्ट्रिय परिचयपत्र शाखा	मोहन कर्ण कार्की	विवरण दर्ता अपरेटर	९८४१६६१८०८	
		अशोक कुमार साह	विवरण दर्ता सहयोगी	९८१६७९९१४५	
५	विद्युतीय राहदानी शाखा	धर्मेन्द्र खड्गा	नायब सुब्बा	९८०१५०२८९५	

६. तेस्रो त्रैमासिक कार्य सम्पादन विवरण:-

सि.नं.	कामको विवरण	इकाई	पुरुष	महिला	जम्मा	कैफियत
१	नावालक परिचय पत्र	वटा	३९	२८	६७	
२	नेपाली नागरिकता प्रमाण पत्र	इकाई	पुरुष	महिला	जम्मा	कैफियत
२.१	वंशज	वटा	११६८	११४४	२३१२	
२.२	वैवाहिक अंगिकृत	वटा	-	७५	७५	
२.३	प्रतिलिपि	वटा	१३२७	९२०	२२४७	
३	विद्युतीय राहदानी	इकाई	पुरुष	महिला	जम्मा	कैफियत
३.१	विद्युतीय राहदानीको ब्योमेट्रिक (BIOMETRIC)	वटा	२२१७	२६२	२४७९	
३.२	विद्युतीय राहदानी वितरण	वटा	२१२०	२६०	२३८०	
४	राष्ट्रिय परिचय-पत्र	इकाई	पुरुष	महिला	जम्मा	कैफियत
४.१	राष्ट्रिय परिचयपत्र विवरण संकलन	वटा	३९१६	२७२२	६६३८	
४.२	राष्ट्रिय परिचयपत्र वितरण	वटा	-	-	-	
५	स्थानीय प्रशासन	इकाई	जम्मा	कैफियत		
५.१	इलाका स्थित कार्यालय प्रमुखहरुको बैठक	वटा	१			
५.२	कार्यालय अनुगमन	वटा	३			
५.३	बजार अनुगमन	वटा	५			
५.४	संघ संस्था अनुगमन	वटा	२			
५.५	सुधार गृह अनुगमन	वटा	१			
५.६	शान्ति सुरक्षा सम्बन्धी निवेदन	वटा	२७५			
५.७	समावेशी प्रमाणित	वटा	६२५			

७. राजस्व सम्बन्धी विवरण:-

सि.नं.	विवरण	यस अगाडिको	यस अवधिको	जम्मा
१	राहदानी शुल्क वापत	८६,६५,०००।००	४३,९५,०००।००	१,३०,६०,०००।००

८. खर्च सम्बन्धी विवरण

सि.नं.	विवरण	अघिल्लो त्रैमासिकको खर्च रु	यस त्रैमासिकको खर्च रु	जम्मा खर्च रु
१	चालु खाता	४८,५४,५८२।४०	२,२९४,६६६.१८	७,१४९,२४८.५८
२	पुँजीगत खाता	१,८७,६८०।००	०।००	१,८७,६८०।००

९. सम्पादित मुख्य मुख्य कार्यहरू एवं भावी कार्य योजनाहरू:

- नियमित कर्मचारी बैठक गरी सेवा प्रवाह, सुधारहरू बारेमा छलफल एवं समिक्षा गर्ने व्यवस्था मिलाईएको ।
- नागरिक वडापत्रलाई मैथली र नेपाली भाषामा अडियो(Audio) संस्करण तयार गरी प्रसारण गर्ने ।
- सूचना पाटी, नागरिक वडापत्र, गुनासो पेटिका, सूचना अधिकारीको सूचना र पूर्वाधार व्यवस्था मिलाउने ।
- Websiteलाई नागरिक मैत्री बनाउने, सूचना, प्रतिवेदन निवेदनका ढाँचाहरू अध्यावधिक गर्ने ।
- सेवाग्राही विश्राम कक्ष, स्तनपान कक्षमा आवश्यक पूर्वाधार थप गर्ने ।
- कार्यालय सरसफाई एवं सुरक्षाको लागि आवश्यक पूर्वाधार एवं जनशक्ति परिचालन गर्ने ।
- Onlineमा आधारित नागरिकता सिफारिस प्रणाली वडाहरूसँगको समन्वयमा कार्यान्वयन गर्ने ।
- पुराना नागरिकता सम्बन्धि अभिलेख Digitized गर्ने ।
- Passport र राष्ट्रिय परिचयपत्र सम्बन्धि Onlineफारामहरू कार्यालय परिसरभित्रबाट भर्ने व्यवस्था मिलाउने ।
- नागरिकताका अभिलेख सुरक्षित, व्यवस्थित भण्डारणको व्यवस्था मिलाउने ।
- अन्तरनिकाय समन्वय, संचार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने ।

१०. सम्पर्क

कार्यालयको Website & Email:

Website: aaolahan.moha.gov.np

Email: aaolahan@moha.gov.np, aaolahan@gmail.com aaolahan1@gmail.com

Facebook Page Link: <https://www.facebook.com/aaolahan>

Twitter Page Link: <https://x.com/aaolahan>

कार्यालयको सम्पर्क नं.

☎ ०३३-५६३२६६, ☎ ०३३-५६४६२२

कार्यालय प्रमुख:

गोकर्ण राज सुयल

☎ ९८५२८३३२६६

☎ ०३३-५६३२६६

सूचना अधिकारी:

शशी कुमार चौधरी

☎ ९८५२८३१०७७

☎ ०३३-५६४६२२